



त्रिभुवन विश्वविद्यालय  
TRIBHUVAN UNIVERSITY  
इन्जिनियरिङ्ग अध्ययन संस्थान  
INSTITUTE OF ENGINEERING  
पुल्चोक क्याम्पस  
PULCHOWK CAMPUS

5-521260  
5-521611  
5-522104  
5-522809

पुल्चोक, ललितपुर  
Pulchowk, Lalitpur

मिति: २०७७।०४।११

## स्नातकोत्तर तहमा भर्नाका लागि छैठौँ सूची प्रकाशन गरिएको ।

स्नातकोत्तर तहको भर्नाका लागि मिति २०७७/०४/०८ मा प्रकाशित पाँचौँ भर्ना सूचीमा नाम प्रकाशित भएका आवेदकहरू मध्ये निर्धारित समय भित्र भर्ना नभइ तथा भर्ना रद्द गरि रिक्त रहेका स्थानहरूमा प्रवेश परीक्षाको प्रासाङ्गिको योग्यताक्रम तथा आवेदकहरूको प्राथमिकता क्रमका आधारमा भर्नाका लागि छैठौँ सूची प्रकाशन गरिएको छ ।

भर्ना सूची प्रकाशन गर्दा सकेसम्म त्रुटि रहित बनाउने प्रयास गरिएको छ । कारणवश त्रुटि हुन गएको पाइएमा दाबि विरोध गर्न सकिनेछ । दाबि विरोधका लागि मिति २०७७ साउन १२ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म सूचना प्रविधि केन्द्रमा लिखित रूपमा वा इमेल ठेगाना [admission@pcampus.edu.np](mailto:admission@pcampus.edu.np) मा इमेल गरी निवेदन दिनु पर्नेछ । सूची प्रकाशनमा कुनै त्रुटि भएको पाइएमा सोही दिन बेलुका ६:०० बजे संशोधित सूची प्रकाशन गरिनेछ ।

छैठौँ भर्ना सूचीमा नाम प्रकाशित भएका आवेदकहरू २०७७ साउन १३ र १४ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म भर्ना भइसक्नु पर्नेछ ।

सूचना प्रविधि केन्द्र, पुल्चोक क्याम्पसमा उपस्थित हुन नसक्ने आवेदकहरूले आवश्यक कागजातहरूको Scanned Copy भर्ना समितिको इमेल ठेगाना [admission@pcampus.edu.np](mailto:admission@pcampus.edu.np) मा इमेल गरी पठाउनु पर्नेछ । उपरोक्त कागजात प्राप्त भएपछि त्यस्ता आवेदकहरूलाई आवश्यक रकम यस क्याम्पसको सिद्धार्थ बैंक, पाटन ढोकामा रहेको खाता नं ००९१५०१९२०३ मा कुनै पनि स्थानबाट जम्मा गर्न इमेल मार्फत जानकारी गराइनेछ । यसरी जानकारी प्राप्त भएपछि सम्बन्धित आवेदकले आवश्यक रकम जम्मा गरी सोको भाउचर Scan गरी उपरोक्त इमेल ठेगानामा पुनः इमेल गरि पठाउनु पर्ने छ । यसरी प्राप्त भाउचरलाई बैंक सँग रजु गराइ भर्ना समितिले निज आवेदकलाई Provisional भर्ना गर्ने छ । इमेल मार्फत भर्ना भएका आवेदकहरूको कागजातहरू नोटरी गराइ कक्षा सुरु हुनु अगावै अनिवार्य रूपमा यस क्याम्पसको शैक्षिक शाखामा पेश गर्नु पर्नेछ । कक्षा सुरु हुनु अगावै सकल सहितका कागजात रजु नगराएमा भर्ना स्वतः रद्द हुनेछ ।

भर्नाका लागि सम्पर्क गर्ने माध्यम:

फोन नं. : ०१-५५४७१२०, ०१-५५४३०८०

Email address: [admission@pcampus.edu.np](mailto:admission@pcampus.edu.np)

सम्पर्क समय: बिहान ११:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म ।



त्रिभुवन विश्वविद्यालय  
TRIBHUVAN UNIVERSITY  
इन्जिनियरिङ्ग अध्ययन संस्थान  
INSTITUTE OF ENGINEERING  
पुल्चोक क्याम्पस  
PULCHOWK CAMPUS

5-521260  
5-521611  
5-522104  
5-522809

पुल्चोक, ललितपुर  
Pulchowk, Lalitpur

## द्रष्टव्यः

- भर्नाका लागि नाम प्रकाशन भएका आवेदकहरूले उपरोक्त अनुसार तोकिएको मिति र समय भित्र आवश्यक शुल्क र तोकिएका कागजात पेश गरी भर्ना हुनु पर्नेछ ।
- छैठौँ भर्ना सूचीमा नाम प्रकाशन भएका आवेदकहरूले भर्ना नगरी तथा भर्ना भएका आवेदकले भर्ना रद्द गरी स्थान रिक्त रहन गएमा भर्नाका लागि पुनः प्राथमिकता सहितको आवेदन माग गरिनेछ र यस पछिका भर्ना कार्यक्रमका लागि छैठौँ सूचीको भर्ना प्रक्रिया समाप्त भए पछि सूचना प्रकाशन गरिनेछ ।

## भर्ना हुन आउँदा लिई आउनुपर्ने कागजातहरू तथा आवश्यक शुल्क

- ✓ नेपाली नागरिकताको सककल र प्रमाणित प्रतिलिपि २ प्रति ।
- ✓ इन्जिनियरिङ्ग अध्ययन संस्थान, प्रवेश परीक्षा बोर्ड द्वारा २०७६ फाल्गुनमा लिइएको प्रवेश परीक्षा उत्तीर्ण भइ प्राप्त गरेको Score Card ।
- ✓ एस. एल. सी. र उच्च माध्यमिक तह (10+2) वा सो सरहका परीक्षाका लब्धाङ्क पत्र, बोर्ड द्वारा प्राप्त प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रहरूका सककल र प्रमाणित प्रतिलिपि १।१ प्रति ।
- ✓ स्नातक तह वा सो सरहको लब्धाङ्क पत्र, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको सककल र प्रमाणित प्रतिलिपि १।१ प्रति ।
- ✓ त्रि. वि. बाहेक अन्य बोर्डबाट स्नातक तह उत्तीर्ण गर्नेहरूले सम्बन्धित बोर्डको माइग्रेसन सर्टिफिकेटको सककल र प्रमाणित प्रतिलिपि १ प्रति ।
- ✓ विदेशी बोर्डबाट स्नातक तह उत्तीर्ण गर्नेहरूले समकक्षताको प्रमाणपत्रको सककल र प्रमाणित प्रतिलिपि १ प्रति ।
- ✓ मिति: २०७६।११।१५ को यस समितिको भर्ना सम्बन्धी सूचना को बुँदा ८ मा उल्लेखित भर्ना शुल्क ।

भर्ना सम्बन्धी सूचना तथा यस भर्ना सूची पुल्चोक क्याम्पसको Web Site: [www.pcampus.edu.np](http://www.pcampus.edu.np) मा पनि हेर्न सकिनेछ ।

भर्ना समिति २०७६  
पुल्चोक क्याम्पस

**TRIBHUVAN UNIVERSITY  
INSTITUTE OF ENGINEERING  
Pulchowk Campus  
M.Sc. Sixth Admission List 2076**

**Technology and Innovation Management Regular (27)**

SN	Applicant Detail					Priority Detail												Remark
	Roll No	Applicant Name	Gender	District	Rank	1st	2nd	3rd	4th	5th	6th	7th	8th	9th	10th	11th	12th	
1.	74	SUBHA DEVKOTA	Female	Kathmandu	768	27	28											Shifted from 28